

# राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग

## सिंहदरबार, काठमाण्डौ।

आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकारबाट प्रदेश भित्रका स्थानीय सरकारलाई हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा प्रदेश सरकार, कोशी प्रदेशलाई गरिएको सिफारिस।

सिफारिस मिति: २०८२/०१/०५

### १. पृष्ठभूमि

नेपालको संविधानको धारा ५६ ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको रहने र धारा ५७ ले तीनवटै तहका सरकारका बीचमा राज्यशक्तिको बाँडफाँटको व्यवस्था गरेको छ। धारा २३२ ले तहगत सरकार बीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने व्यवस्था सुनिश्चित गरेको छ। अन्तर-सरकारी वित्तीय सम्बन्धको महत्वपूर्ण अवयवको रूपमा अन्तर-सरकारी वित्तीय हस्तान्तरण रहेको छ भने अन्तर-सरकारी वित्तीय हस्तान्तरणको महत्वपूर्ण माध्यमको रूपमा वित्तीय समानीकरण अनुदान रहेको छ।

स्थानीय सरकारहरू बीचमा रहने भौगोलिक तथा जनसाङ्ख्यिक विविधता र आर्थिक, सामाजिक तथा भौतिक विकासको असमानता जस्ता अवयवहरूले स्थानीय सरकारहरूको खर्चको आवश्यकता र राजस्व परिचालन क्षमता बीचमा असमानता रहन्छ। यस्तो परिस्थितिमा स्थानीय सरकारहरूको खर्च आवश्यकता र राजस्व क्षमता बीचको वित्तीय अन्तरलाई न्यूनीकरण गर्न नेपाल सरकार तथा प्रदेश सरकारले स्थानीय सरकारलाई अनुदान दिनुपर्ने संवैधानिक एवम् कानूनी प्रवन्ध रहेको छ।

अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ८ को उपदफा (२) ले नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नो स्रोतबाट उठेको राजस्वलाई प्रदेशले प्रदेश भित्रका स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमताको आधारमा प्रदेश कानून बमोजिम यस आयोगको सिफारिसमा वित्तीय समानीकरण अनुदान वितरण गर्नुपर्ने कानूनी व्यवस्था गरेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा ३ को उपदफा (१) को खण्ड (क) मा प्रदेश कानून बमोजिम प्रदेशले स्थानीय तहलाई दिने वित्तीय समानीकरण अनुदानका सम्बन्धमा प्रदेशलाई सिफारिस गर्ने काम, कर्तव्य र अधिकार यस आयोगको रहेको छ। उल्लिखित कानूनी व्यवस्थाको आधारमा यस आयोगले कोशी प्रदेश सरकारहरूबाट प्रदेश भित्रका स्थानीय तहलाई आ.व. २०८२/८३ मा हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदानको सिफारिस गरेको छ।

## २. सिफारिस सम्बन्धी कानुनी आधारहरू

- २.१ नेपालको संविधानको धारा ६० को उपधारा (३) र (५),  
 २.२ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा ३ को उपदफा (१) को देहाय खण्ड (क) एवम् दफा १६ को उपदफा (१) र (३),  
 २.३ अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ८ को उपदफा (२), दफा १८ को उपदफा (३) र दफा २८,  
 २.४ प्रदेश वित्त व्यवस्थापन ऐन, २०७५ को दफा ४ को उपदफा (१) र (२)।

## ३. तथ्याङ्कको स्रोत र भार गणना विधि

आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकारबाट प्रदेश भित्रका स्थानीय सरकारलाई हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदानको परिमाण निर्धारण गरी सिफारिस गर्दा आयोगबाट प्रयोगमा ल्याइएका तथ्याङ्क र सोको स्रोत तालिका नं. १ मा उल्लेख गरिएको छ। सम्बन्धित सूचक र उपसूचकबीचको एकिकृत भार गणना विधि र प्रकृत्या आयोगबाट विभिन्न मितिमा वित्तीय समानीकरण अनुदानको सिफारिसमा प्रयोग भए बमोजिम गरिएको छ।

### तालिका नं. १

#### वित्तीय समानीकरण अनुदान सिफारिसमा प्रयोग गरिएको तथ्याङ्क सम्बन्धी विवरण

क्र.सं.	सूचक	तथ्याङ्कको स्रोत
१.	जनसङ्ख्या	राष्ट्रिय जनगणना २०७८, राष्ट्रिय तथ्याङ्क कार्यालय
२.	क्षेत्रफल (भूगोल)	नेपाल राजपत्र
३.	मानव विकास सूचकाङ्क	नेपाल मानव विकास प्रतिवेदन २०२०, राष्ट्रिय योजना आयोग
४.	स्थानीय सरकारहरूमा रहेको आर्थिक, सामाजिक असमानता सूचकाङ्क	राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट गरिएको अध्ययन (२०७६)
५.	पूर्वाधार विकास ५.१ सडकको घनत्व (सडकमा पहुँच) ५.२ खानेपानीको सुविधा (खानेपानीमा पहुँच) ५.३ सरसफाइ (शौचालयको उपलब्धता) ५.४ शहरीकरणको अवस्था ५.५ विद्युतको सुविधा (विद्युतमा पहुँच) ५.६ सूचना प्रविधिको सुविधा (सूचना प्रविधिमा पहुँच)	५.१ सडक विभाग, भवन तथा शहरी विकास विभाग र स्थानीय पूर्वाधार विकास विभाग (२०१८) ५.२ राष्ट्रिय जनगणना २०७८ ५.३ राष्ट्रिय जनगणना २०७८ ५.४ राष्ट्रिय जनगणना २०७८ ५.५ राष्ट्रिय जनगणना २०७८ ५.६ राष्ट्रिय जनगणना २०७८
६.	खर्चको आवश्यकता र राजस्व उठाउन सक्ने क्षमता	राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट गरिएको अध्ययन (२०७५)

#### ४. अनुदान सिफारिस गर्न लिइएका आधार (सूचक) र ढाँचा (भार प्रतिशत)

प्रदेश सरकारबाट प्रदेश भित्रका स्थानीय सरकारलाई हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदान निर्धारण गर्दा न्यूनतम अनुदान, सुत्रमा आधारित अनुदान र कार्य सम्पादन मूल्याङ्कनमा आधारित अनुदानका रूपमा वर्गिकरण गरिएको छ। सोको लागि देहाय बमोजिमका सूचक र भार प्रयोग गरिएको छ।

#### ४.१ न्यूनतम अनुदान

##### ४.१.१ जनसंख्याको आधार र सो बमोजिम हस्तान्तरण हुने न्यूनतम समानीकरण अनुदानको परिमाण

जनसङ्ख्याको आधारमा हस्तान्तरण हुने न्यूनतम वित्तीय समानीकरण अनुदानको रकम सम्बन्धी विवरण तालिका नं. २ मा समावेश गरिएको छ।

#### तालिका नं. २

##### जनसङ्ख्याको आधारमा हस्तान्तरण हुने न्यूनतम वित्तीय समानीकरण अनुदानको परिमाण

क्र.सं.	जनसङ्ख्या	अनुदान रकम (रु.हजारमा)
१	१०, ००० भन्दा कम	८००
२	१०, ००० देखि २०, ००० भन्दा कम	८८०
३	२०, ००० देखि ३०, ००० भन्दा कम	९६०
४	३०, ००० देखि ४०, ००० भन्दा कम	१०४०
५	४०, ००० देखि ५०, ००० भन्दा कम	११२०
६	५०, ००० देखि ६०, ००० भन्दा कम	१२००
७	६०, ००० देखि ७०, ००० भन्दा कम	१२८०
८	७०, ००० देखि ८०, ००० भन्दा कम	१३६०
९	८०, ००० देखि ९०, ००० भन्दा कम	१४४०
१०	९०, ००० देखि १, ००, ००० भन्दा कम	१५२०
११	१, ००, ००० देखि १, १०, ००० भन्दा कम	१६००
१२	१, १०, ००० देखि १, २०, ००० भन्दा कम	१६८०
१३	१, २०, ००० देखि १, ३०, ००० भन्दा कम	१७६०
१४	१, ३०, ००० देखि १, ४०, ००० भन्दा कम	१८४०
१५	१, ४०, ००० देखि १, ५०, ००० भन्दा कम	१९२०
१६	१, ५०, ००० देखि १, ६०, ००० भन्दा कम	२०००
१७	१, ६०, ००० देखि १, ७०, ००० भन्दा कम	२०८०
१८	१, ७०, ००० देखि १, ८०, ००० भन्दा कम	२१६०
१९	१, ८०, ००० देखि १, ९०, ००० भन्दा कम	२२४०
२०	१, ९०, ००० देखि २, ००, ००० भन्दा कम	२३२०
२१	२, ००, ००० वा सो भन्दा बढी	२४००

४.१.२ क्षेत्रफलको आधार र सो बमोजिम हस्तान्तरण हुने न्यूनतम वित्तीय समानीकरण अनुदानको परिमाण क्षेत्रफलको आधारमा हस्तान्तरण हुने न्यूनतम वित्तीय समानीकरण अनुदान रकम सबन्धी विवरण तालिका नं. ३ मा समावेश गरिएको छ।

तालिका नं. ३

क्षेत्रफलको आधारमा हस्तान्तरण हुने न्यूनतम वित्तीय समानीकरण अनुदानको परिमाण

क्र.सं.	क्षेत्रफल	अनुदान रकम (रु.हजारमा)
१	१०० वर्ग कि.मि. सम्म	४५०
२	१०० वर्ग कि.मि. भन्दा बढी २०० वर्ग कि.मि.सम्म कि.मि.सम्म	६७५
३	२०० वर्ग कि.मि. भन्दा बढी ३०० वर्ग कि.मि.सम्म	९००
४	३०० वर्ग कि.मि. भन्दा बढी ४०० वर्ग कि.मि.सम्म	११२५
५	४०० वर्ग कि.मि. भन्दा बढी	१३५०

४.२ सूत्रमा आधारित अनुदान

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (१) र उपदफा (३) मा रहेको प्रावधान बमोजिम प्रदेश सरकारहरूबाट स्थानीय सरकारमा हस्तान्तरण हुने सूत्रमा आधारित वित्तीय समानीकरण अनुदान रकम निर्धारण गरिएको छ। यस प्रयोजनको लागि कायम गरिएको विस्तृत आधार र ढाँचा तालिका नं. ४ मा प्रस्तुत गरिएको छ।

तालिका नं. ४

सूत्रमा आधारित वित्तीय समानीकरण अनुदानको निर्धारणका लागि कायम गरिएको आधार र ढाँचा

क्र.सं.	सूचक/उपसूचक	उपसूचकको भार प्रतिशत	सूचकको भार प्रतिशत
१.	मानव विकास सूचकाङ्क		१०
२.	आर्थिक सामाजिक असमानता		५
३.	पूर्वाधार विकासको अवस्था		१५
	३.१ सडकको घनत्व (सडकमा पहुँच)	३५	
	३.२ खानेपानीको सुविधा (खानेपानीमा पहुँच)	१५	
	३.३ सरसफाइ (शौचालयको उपलब्धता)	१५	
	३.४ शहरीकरणको अवस्था	१५	
	३.५ विद्युतको सुविधा (विद्युतमा पहुँच)	१०	
	३.६ सूचना प्रविधिको सुविधा (सूचना प्रविधिमा पहुँच)	१०	
४.	खर्चको आवश्यकता र राजस्व उठाउन सक्ने क्षमता		७०
	<b>जम्मा</b>		<b>१००</b>

## ४.२.१ आधार तथा ढाँचाको विश्लेषण

### अ. मानव विकास सूचकाङ्क

सन् २०२० मा प्रकाशित नेपाल मानव विकास प्रतिवेदनको तथ्याङ्कलाई यस सूचकमा प्रयोग गरिएको छ। सो प्रतिवेदनले राष्ट्रिय तहको अतिरिक्त प्रदेश तहसम्मको मानव विकास सूचकाङ्क प्रकाशन गरेको भए तापनि स्थानीय तहगत रूपमा त्यस्तो सूचकाङ्क उल्लेख गरेको छैन। ऐनको व्यवस्था कार्यान्वयन गर्ने क्रममा स्थानीय तहगत रूपमा नै मानव विकास सूचकाङ्क आवश्यक पर्ने हुँदा सो प्रतिवेदनमा उपलब्ध प्रादेशिक, भौगोलिक तथा शहरी र ग्रामीण सूचकाङ्क समेतलाई आधार बनाएर सबै स्थानीय सरकारहरूको मानव विकासको प्रतिविम्बित (Indicative) सूचकाङ्क विकास गरी अनुदान सिफारिसको प्रयोजनार्थ प्रयोगमा ल्याइएको छ। कुल भार मध्ये मानव विकास सूचकाङ्कलाई १० प्रतिशत भार दिइएको छ।

### आ. आर्थिक सामाजिक असमानता

आर्थिक सामाजिक असमानता सूचकाङ्क सम्बन्धमा स्थानीय सरकारहरूमा रहेको आर्थिक, सामाजिक असमानता मापन गर्नका लागि आर्थिक, सामाजिक र जलवायु परिवर्तन जोखिम तथा विपद् क्षेत्रका ६ वटा आयामहरूका २९ वटा उप-सूचकहरूका आधारमा आयोगले गरेको अध्ययन बमोजिम आर्थिक, सामाजिक असमानता सूचकाङ्क निर्माण गरिएको छ। आर्थिक सामाजिक असमानता सूचकाङ्कलाई ५ प्रतिशत भार दिइएको छ।

### इ. पूर्वाधार विकास

स्थानीय तहको पूर्वाधार विकासको अवस्थाले सो स्थानीय तहको विकासको अवस्थाको चित्रण गर्दछ। पूर्वाधार विकासको अवस्था कमजोर भएका स्थानीय सरकारहरूले जनतालाई संविधानले मार्गदर्शन गरे अनुसारका सेवा सुविधा प्रदान गर्न तथा विकासात्मक कार्यका लागि अतिरिक्त खर्च गर्नुपर्ने हुन्छ। यसले सेवाको लागत वृद्धि गराउने हुँदा खर्चको आवश्यकता बढाउँछ। आयोगले स्थानीय तहमा उपलब्ध सडक, विद्युत, सूचना प्रविधि, खानेपानी र सरसफाइको पहुँच तथा उपलब्धता एवम् शहरीकरणको अवस्थालाई पूर्वाधार विकासका उपसूचकको रूपमा कायम गरेको छ। पूर्वाधार विकासको अवस्था सूचकका लागि १५ प्रतिशत भार प्रदान गरिएको छ।

- **सडकको घनत्व (सडकमा पहुँच):** सडक सञ्जालको पहुँचले स्थानीय सरकारहरूको विकासलाई प्रभावित गर्नुका साथै उनीहरूले प्रवाह गर्नुपर्ने सेवा प्रवाहको लागतमा असर पार्दछ। सार्वजनिक सेवा वितरणलाई प्रभावकारी बनाउन र आम सर्वसाधारण जनतालाई सुगम तथा सहज ढङ्गले सेवा प्रवाह गर्नका लागि पनि सडकको भूमिका महत्वपूर्ण हुन्छ। सडक पूर्वाधार विकासको मुख्य अवयव हो। अतः पूर्वाधार विकासलाई दिइएको भारलाई शत प्रतिशत मानी सोको ३५ प्रतिशत भार स्थानीय तहको सडकको घनत्वलाई दिइएको छ।
- **विद्युतको सुविधा (विद्युतमा पहुँच):** विकासको एउटा आवश्यकताको रूपमा लिइने विद्युतको सुविधाले स्थानीय सरकारहरूको आर्थिक विकासमा बहु-आयामिक भूमिका खेल्दछ। जुन स्थानीय तहमा विद्युत

सुविधाको पहुँच कमजोर रहेको छ त्यस्ता स्थानीय सरकारले विद्युत सुविधा विस्तारका लागि थप आर्थिक व्ययभार व्यहोर्नु पर्ने हुन्छ। यसै परिप्रेक्ष्यमा स्थानीय सरकारहरूको विद्युत सुविधाको अवस्थालाई उपसूचकका रूपमा लिई पूर्वाधार विकासलाई दिइएको भारलाई शत प्रतिशत मानी सोको १० प्रतिशत भार विद्युत सुविधाको पहुँचलाई दिइएको छ।

- **सूचना प्रविधिको सुविधा (सूचना प्रविधिमा पहुँच):** जुन स्थानीय तहको सूचना प्रविधिको पहुँचको अवस्था कमजोर छ त्यहाँको स्थानीय सरकारहरूले सूचना प्रविधिको पहुँचको स्तर माथि उकास्न यस क्षेत्रमा लगानी गर्नुपर्ने हुन्छ। यसले स्थानीय सरकारहरूको आर्थिक व्ययभार बढाउने गर्दछ। यसै पक्षलाई ख्याल गर्दै पूर्वाधार विकासलाई दिइएको भारलाई शत प्रतिशत मानी सोको १० प्रतिशत भार सूचना प्रविधिमा पहुँचलाई दिइएको छ।
- **खानेपानीको सुविधा (खानेपानीमा पहुँच):** संविधानले परिकल्पना गरे अनुसारको लोककल्याणकारी राज्य व्यवस्थाको स्थापना गर्न अन्य कुराका अतिरिक्त प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी सुविधा उपलब्ध गराउनुपर्ने हुन्छ। स्थानीय तहमा खानेपानी सुविधाको पहुँच बढाउन थप आर्थिक स्रोतको आवश्यकता पर्दछ। अतः यसै पक्षलाई ख्याल राख्दै पूर्वाधार विकासलाई दिइएको भारलाई शत प्रतिशत मानी सोको १५ प्रतिशत भार खानेपानी सुविधा उपसूचकलाई प्रदान गरिएको छ।
- **सरसफाई (शौचालयको उपलब्धता):** नेपालको संविधानले नै प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकलाई मौलिक हकको रूपमा स्थापित गरेको छ। सरसफाइको अवस्था कमजोर रहेको स्थानीय सरकारहरूले सो सुविधा वृद्धि गर्नका लागि थप लगानी गर्नुपर्ने हुन्छ। स्थानीय सरकारहरूमा हाल रहेका शौचालयहरूको उपलब्धतालाई सरसफाई उपसूचक कायम गरी पूर्वाधार विकासलाई दिइएको भारलाई शत प्रतिशत मानी सोको १५ प्रतिशत भार यस उपसूचकलाई प्रदान गरिएको छ।
- **शहरीकरणको अवस्था:** स्थानीय तहमा शहरीकरणको अवस्थाले सम्बन्धित स्थानीय सरकारको विकासको अवस्थालाई प्रतिबिम्बित गर्दछ। ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा पूर्वाधार विकासको आवश्यकता बढी हुन्छ भने शहरी क्षेत्रमा समेत थप पूर्वाधार विकास तथा निर्मित पूर्वाधारको मर्मत सम्भारको लागि थप लगानी गर्नुपर्ने हुन्छ। स्थानीय तहको ग्रामीण, शहरोन्मुख एवम् शहरी क्षेत्रका जनसङ्ख्यालाई शहरीकरणको अवस्था सूचक कायम गरी पूर्वाधार विकासलाई दिइएको भारलाई शत प्रतिशत मानी सोको १५ प्रतिशत भार शहरीकरणको अवस्था उपसूचकलाई प्रदान गरिएको छ। यसमा राष्ट्रिय जनगणना, २०७८ मा आधारित भई राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशन गरेको नेपालमा ग्रामीण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गिकरण नामक प्रतिवेदनलाई आधारको रूपमा लिइएको छ।

## ई. खर्चको आवश्यकता र राजस्व उठाउन सक्ने क्षमता

आयोगले वित्तीय समानीकरण अनुदानको सिफारिस गर्दा प्रत्येक स्थानीय सरकारको खर्चको आवश्यकता र राजस्वको क्षमता निर्धारण गरी वित्तीय अन्तर (Fiscal Gap) पहिचान गर्नुपर्ने हुन्छ। यसका लागि संविधानको अनुसूचीमा उल्लिखित सङ्घ, प्रदेश र स्थानीय सरकारहरूका एकल र साझा अधिकार बमोजिमका कार्य जिम्मेवारीको थप स्पष्टता हुनुपर्ने, कार्यजिम्मेवारी अनुरूपको कार्यसम्पादनका लागि प्रत्येक तहले सम्पादन गर्नुपर्ने अलग-अलग कार्यको स्पष्ट किटानी हुनुका साथै प्रत्येक कामको न्यूनतम राष्ट्रिय मानदण्ड र सङ्घीय, प्रादेशिक र स्थानीय लक्ष्य तय हुनुपर्ने हुन्छ। तोकिएको मापदण्ड र लक्ष्य बमोजिमको कार्य सम्पादन गर्नका लागि उक्त कामको प्रति इकाइ लागत पहिचान गरी सोका आधारमा कुल लागत निर्धारण गर्नुपर्ने हुन्छ।

हाल स्थानीय सरकारहरूले सम्पादन गर्नुपर्ने कतिपय कार्यको आधारभूत मानदण्ड तथा तहगत लक्ष्य निर्धारण भई नसकेको अवस्थामा खर्चको आवश्यकताको यथार्थ आँकलन गर्ने कार्य सहज देखिदैन। त्यसैगरी राजस्व उठाउन सक्ने क्षमताको आँकलन गर्दा प्रत्येक स्थानीय सरकारहरूको राजस्व अधिकार, राजस्वको दायरा, सम्भाव्यता र दर तथा राजस्व उठाउँदा हुने लाभ-लागत अनुपात र भैरहेको राजस्व सङ्कलनको कुल आकार समेतको विश्लेषण गर्नुपर्ने हुन्छ। यस सम्बन्धी विस्तृत तथ्याङ्कहरू उपलब्ध भई नसकेको अवस्थामा यथार्थ राजस्व असुलीको सम्भाव्यता यकिन गर्नु पनि उत्तिकै चुनौतीपूर्ण रहेको छ। यी सबै सीमाहरूका बीचबाट आयोगले निश्चित सूचकहरूको विश्लेषणका आधारमा प्रदेश तथा स्थानीय सरकारहरूको खर्चको आवश्यकता र राजस्व क्षमताको आँकलन सम्बन्धी अध्ययनको नतिजालाई आधारको रूपमा लिएको छ। प्रदेश तथा स्थानीय सरकारहरूको खर्चको आवश्यकता र राजस्व क्षमता बीचको वित्तीय अन्तर (Fiscal Gap) को सूचकाङ्कलाई ७० प्रतिशत भार दिइएको छ।

## ४.३ कार्य सम्पादन मूल्याङ्कनमा आधारित अनुदान

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा ३ को उपदफा (२) को व्यवस्था बमोजिम आर्थिक वर्ष २०८२/८३ को लागि प्रदेश सरकारबाट स्थानीय सरकारहरूमा हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान सिफारिसमा कार्य सम्पादनको स्तरलाई पनि आधार लिइएको छ। प्रदेश तथा स्थानीय सरकारहरूको कार्य सम्पादन मूल्याङ्कन कार्यविधि, २०७८ बमोजिम आर्थिक वर्ष २०८१/८२ को प्रदेश तथा स्थानीय सरकारहरूको अन्तिम कार्यसम्पादन मूल्याङ्कन गरी प्रकाशित गरेको छ। यसै मूल्याङ्कनबाट कायम भएको अंकको आधारमा प्रदेश सरकारबाट सम्बन्धित प्रदेशका स्थानीय सरकारहरूमा हस्तान्तरण हुने कुल वित्तीय समानीकरण अनुदानको ४ प्रतिशतले हुन आउने रकमलाई कार्यसम्पादनमा आधारित वित्तीय समानीकरण अनुदानको रूपमा सिफारिस गरिएको छ। कार्यसम्पादन मूल्याङ्कनको लागि स्थानीय सरकारहरूको हकमा लागु गरिएका सूचकहरू र भारलाई तालिका नं. ५ मा उल्लेख गरिएको छ।

तालिका नं. ५

स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कनमा प्रयोग गरिएको सूचक र भार

क्र.सं.	सूचक	अङ्कभार
१.	गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्षको असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा वा नगरसभामा पेश गरे/नगरेको।	५
२.	गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा वा नगरसभामा पेश गरी असार मसान्तभित्र पारित गरे/नगरेको।	५
३.	स्थानीय सरकारहरूले घर जग्गा रजिस्ट्रेशन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर बापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक रूपमा प्रदेश सञ्चित कोषमा जम्मा गरे/नगरेको।	५
४.	स्थानीय सरकारहरूले आगामी आर्थिक वर्षको लागि आय व्ययको प्रक्षेपण गरिएको तथ्याङ्क सहितको विवरण चालु आर्थिक वर्षको पुस मसान्तभित्र सङ्घीय अर्थ मन्त्रालयमा पेस गरे/नगरेको।	५
५.	स्थानीय सरकारहरूले बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी तत्सम्बन्धी विवरण प्रत्येक वर्षको कार्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको।	५
६.	स्थानीय सरकारहरूले आफ्नो अधिकार क्षेत्रभित्रको राजस्व परिचालन गरेको अवस्था। अनुमानित राजस्व प्रक्षेपण अनुसार राजस्व सङ्कलनको अवस्था: अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व सङ्कलनको अवस्था:	१३
७.	स्थानीय सरकारहरूको गत आर्थिक वर्षको विनियोजित रकम अनुसार खर्चको अवस्था। कुल विनियोजित रकममा कुल खर्चको प्रतिशत: कुल विनियोजित पूँजीगत रकममा कुल पूँजीगत रकमको खर्चको प्रतिशत:	१५
८.	गत आर्थिक वर्ष भन्दा अघिल्लो आर्थिक वर्षको अन्तिम लेखापरिक्षणबाट औँल्याएको बेरुजुको अवस्था।	१५
९.	महालेखा नियन्त्रक कार्यालयले प्रयोगमा ल्याएको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (Subnational Treasury Regulating Application, SUTRA) को प्रयोग स्थानीय सरकारहरूले पूर्ण रूपमा गरी आवश्यक विवरण प्रविष्ट गरे/नगरेको।	५
१०.	स्थानीय सरकारहरूले आफ्नो अधिकार क्षेत्रभित्रका विषयमा स्थानीय स्तरको विकासका लागि आवधिक योजना तर्जुमा गरे/नगरेको।	३
११.	कक्षा १ देखि ८ सम्मको खुद विद्यार्थी भर्ना दर।	३
१२.	कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाउ दर।	३
१३.	सामुदायिक विद्यालयबाट कक्षा १० को परीक्षामा सहभागी कुल विद्यार्थी संख्याको तुलनामा कम्तीमा स्तरीकृत अंक (GPA) १.६ वा सो भन्दा उच्च GPA मूल प्रमाणपत्र प्राप्त गरेका विद्यार्थी प्रतिशत	३
१४.	चार (४) पटक गर्भ जाँच गर्ने महिलाको अनुपात।	३
१५.	कुल गर्भवती महिलाको संख्यामध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात।	३
१६.	पूर्ण खोप (विसिजी, पोलियो, डिपिटि-हेपाटाइटिस बी-हिब (पेन्टाभ्यालेन्ट), पी.सी.भी., दादुरा-रुवेला, जापनिज इन्सेफिलाइटिस, कोलेरा) सेवा लिएका जन्मेदेखि २४ महिनासम्म उमेर समूहका बालबालिकाको अनुपात।	३

क्र.सं.	सूचक	अङ्कभार
१७.	आयोगले कार्य सम्पादन सूचकका सम्बन्धमा तयार गरी प्रयोगमा ल्याएको विद्युतीय अनलाइन पोर्टल (Online Portal) मा कार्य सम्पादन सूचक सम्बन्धी विवरण तोकिएको अवधिमा प्रविष्टि (Upload) गरे/नगरेको।	६
जम्मा		१००

## ५. वित्तीय समानीकरण अनुदान सम्बन्धी सिफारिस

आर्थिक वर्ष २०८२/८३ मा कोशी प्रदेश सरकारबाट प्रदेश भित्रका स्थानीय सरकारलाई हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदानको परिमाण निर्धारण गर्दा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा ३ को उपदफा (२) बमोजिम कार्यसम्पादनमा आधारित अनुदान, दफा १६ को उपदफा (१) मा तोकिएका आधारहरू बमोजिम सूत्रमा आधारित अनुदान र सोही दफाको उपदफा (३) बमोजिम न्यूनतम अनुदान छुट्टाछुट्टै गणना गरी कुल वित्तीय समानीकरण अनुदान सिफारिस गरिएको छ।

आर्थिक वर्ष २०८२/८३ मा कोशी प्रदेशबाट प्रदेश भित्रका स्थानीय सरकारलाई हस्तान्तरण हुने न्यूनतम अनुदान रू. २३ करोड ८८ लाख २५ हजार, सूत्रमा आधारित अनुदान रू. १ अर्ब २० करोड ११ लाख ७५ हजार र कार्य सम्पादन मूल्याङ्कनमा आधारित अनुदान रू. ६ करोड गरी कुल वित्तीय समानीकरण अनुदान रू. १ अर्ब ५० करोड हुने गरी सिफारिस गरिएको छ। स्थानीय सरकारमा हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान सम्बन्धी स्थानीय तहगत विवरण तालिका नं. ६ मा समावेश गरिएको छ।

### तालिका नं. ६

आर्थिक वर्ष २०८२/८३ मा कोशी प्रदेश सरकारबाट प्रदेश भित्रका स्थानीय सरकारमा हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदानको विवरण

(रु.हजारमा)

क्र.सं.	संकेत नं.	जिल्ला	स्थानीय सरकारको नाम	न्यूनतम	सूत्रमा आधारित	कार्यसम्पादन मूल्याङ्कनमा आधारित	जम्मा
१	१०१०१	ताप्लेजुङ	फक्ताङलुङ्ग गाउँपालिका	२२३०	६८७४	४६५	९५६९
२	१०१०२	ताप्लेजुङ	मिक्वाखोला गाउँपालिका	२१५०	५६७५	३९३	८२१८
३	१०१०३	ताप्लेजुङ	मेरिङ्गदेन गाउँपालिका	१७८०	७४४२	५४९	९७७१
४	१०१०४	ताप्लेजुङ	मैवाखोला गाउँपालिका	१५५५	६४५७	५१३	८५२५
५	१०१०५	ताप्लेजुङ	आठराई त्रिवेणी गाउँपालिका	१३३०	७७९६	४६६	९५९२
६	१०१०६	ताप्लेजुङ	फुडलिङ्ग नगरपालिका	१६३५	१२५२३	४५२	१४६१०
७	१०१०७	ताप्लेजुङ	पाथिभरा याङ्वराक गाउँपालिका	१३३०	७७९५	५३७	९६६२
८	१०१०८	ताप्लेजुङ	सिरीजङ्गा गाउँपालिका	२२३०	८७५६	४४८	११४३४

क्र.सं	संकेत नं.	जिल्ला	स्थानीय सरकारको नाम	न्यूनतम	सूत्रमा आधारित	कार्यसम्पादन मुल्याङ्कनमा आधारित	जम्मा
९	१०१०९	ताप्लेजुङ	सिदिङ्गवा गाउँपालिका	१७८०	७०८०	३६३	९२२३
१०	१०२०१	संखुवासभा	भोटखोला गाउँपालिका	२१५०	४०९४	३३२	६५७६
११	१०२०२	संखुवासभा	मकालु गाउँपालिका	२२३०	७१०८	३६४	९७०२
१२	१०२०३	संखुवासभा	सिलीचोड गाउँपालिका	१७८०	६८१०	४१०	९०००
१३	१०२०४	संखुवासभा	चिचिला गाउँपालिका	१२५०	४७८७	४५४	६४९१
१४	१०२०५	संखुवासभा	सभापोखरी गाउँपालिका	१७००	६२१९	४७१	८३९०
१५	१०२०६	संखुवासभा	खाँदबारी नगरपालिका	१७१५	१३९१४	५३२	१६१६१
१६	१०२०७	संखुवासभा	पाँचखपन नगरपालिका	१५५५	८७२९	३६१	१०६४५
१७	१०२०८	संखुवासभा	चैनपुर नगरपालिका	१८६०	१२१४२	३७८	१४३८०
१८	१०२०९	संखुवासभा	मादी नगरपालिका	१५५५	७८१३	३२४	९६९२
१९	१०२१०	संखुवासभा	धर्मदेवी नगरपालिका	१५५५	९१३९	४११	१११०५
२०	१०३०१	सोलुखुम्बु	खुम्बु पासाङल्हामु गाउँपालिका	२१५०	५९९२	४७८	८६२०
२१	१०३०२	सोलुखुम्बु	माहाकुलुङ गाउँपालिका	२२३०	६५८०	४२४	९२३४
२२	१०३०३	सोलुखुम्बु	सोताङ गाउँपालिका	१४७५	५७६८	३९५	७६३८
२३	१०३०४	सोलुखुम्बु	माप्य दुधकोशी गाउँपालिका	१५५५	७४७३	५००	९५२८
२४	१०३०५	सोलुखुम्बु	थुलुङ दुधकोशी गाउँपालिका	१५५५	९९५३	५४०	१२०४८
२५	१०३०६	सोलुखुम्बु	नेचासल्यान गाउँपालिका	१३३०	८९६५	४५९	१०७५४
२६	१०३०७	सोलुखुम्बु	सोलुदुधकुण्ड नगरपालिका	२३१०	१०१५१	५५४	१३०१५
२७	१०३०८	सोलुखुम्बु	लिखु पिके गाउँपालिका	१४७५	४०२४	४४७	५९४६
२८	१०४०१	ओखलढुङ्गा	चिशंखुगढी गाउँपालिका	१५५५	४९०६	५३४	६९९५
२९	१०४०२	ओखलढुङ्गा	सिद्धिचरण नगरपालिका	१६३५	७५६३	५९६	९७९४
३०	१०४०३	ओखलढुङ्गा	मोलुङ्ग गाउँपालिका	१५५५	५१२१	४०६	७०८२
३१	१०४०४	ओखलढुङ्गा	खिजीदेम्बा गाउँपालिका	१५५५	४८०४	४७५	६८३४
३२	१०४०५	ओखलढुङ्गा	लिखु गाउँपालिका	१३३०	४५३४	४३२	६२९६
३३	१०४०६	ओखलढुङ्गा	चम्पादेवी गाउँपालिका	१५५५	५२८३	३८७	७२२५
३४	१०४०७	ओखलढुङ्गा	सुनकोशी गाउँपालिका	१५५५	५४०६	४२४	७३८५
३५	१०४०८	ओखलढुङ्गा	मानेभन्ज्याङ्ग गाउँपालिका	१५५५	६०३१	४४१	८०२७
३६	१०५०१	खोटाङ	केपिलासगढी गाउँपालिका	१५५५	४९३१	३७८	६८६४
३७	१०५०२	खोटाङ	ऐसेलुखर्क गाउँपालिका	१५५५	५१३७	४१३	७१०५
३८	१०५०३	खोटाङ	रावा बेसी गाउँपालिका	१३३०	४५७५	५०७	६४१२
३९	१०५०४	खोटाङ	हलेसी तुवाचुङ नगरपालिका	१८६०	७५८८	५४४	९९९२

क्र.सं	संकेत नं.	जिल्ला	स्थानीय सरकारको नाम	न्यूनतम	सूत्रमा आधारित	कार्यसम्पादन मुल्याङ्कनमा आधारित	जम्मा
४०	१०५०५	खोटाङ	दित्तेल रुपाकोट मझुवागढी नगरपालिका	२०२०	१११३०	५३९	१३६८९
४१	१०५०६	खोटाङ	साकेला गाउँपालिका	१२५०	४१९२	३६७	५८०९
४२	१०५०७	खोटाङ	दिप्रुङ चुइचुम्मा गाउँपालिका	१५५५	६२२६	३२६	८१०७
४३	१०५०८	खोटाङ	खोटेहाड गाउँपालिका	१५५५	६५७७	३४१	८४७३
४४	१०५०९	खोटाङ	जन्तेदुङ्गा गाउँपालिका	१५५५	४९८२	४६८	७००५
४५	१०५१०	खोटाङ	बराहपोखरी गाउँपालिका	१५५५	४७६४	४४२	६७६१
४६	१०६०१	भोजपुर	षडानन्द नगरपालिका	१८६०	७९७९	४६७	१०३०६
४७	१०६०२	भोजपुर	साल्पासिलिछो गाउँपालिका	१५५५	४४०३	३६२	६३२०
४८	१०६०३	भोजपुर	टेम्केमैयुङ गाउँपालिका	१५५५	५६९५	४६०	७७१०
४९	१०६०४	भोजपुर	भोजपुर नगरपालिका	१६३५	७६००	४९३	९७२८
५०	१०६०५	भोजपुर	अरुण गाउँपालिका	१५५५	५५४८	३९१	७४९४
५१	१०६०६	भोजपुर	पौवा दुडुङ्गा गाउँपालिका	१५५५	४९७६	४९५	७०२६
५२	१०६०७	भोजपुर	रामप्रसाद राई गाउँपालिका	१५५५	५६६६	५१२	७७३३
५३	१०६०८	भोजपुर	हतुवागढी गाउँपालिका	१५५५	५९५८	५१७	८०३०
५४	१०६०९	भोजपुर	आमचोक गाउँपालिका	१५५५	५६१७	४७४	७६४६
५५	१०७०१	धनकुटा	महालक्ष्मी नगरपालिका	१६३५	६६९१	४३९	८७६५
५६	१०७०२	धनकुटा	पाखिबास नगरपालिका	१५५५	६३११	५०९	८३७५
५७	१०७०३	धनकुटा	छथर जोरपाटी गाउँपालिका	१५५५	५७८२	३४७	७६८४
५८	१०७०४	धनकुटा	धनकुटा नगरपालिका	१७१५	९९१९	५३६	१२१७०
५९	१०७०५	धनकुटा	सहिदभुमी गाउँपालिका	१३३०	५७२२	४५३	७५०५
६०	१०७०६	धनकुटा	साँगुरीगढी गाउँपालिका	१५५५	६२८७	४५३	८२९५
६१	१०७०७	धनकुटा	चौविसे गाउँपालिका	१५५५	५९८६	४३०	७९७१
६२	१०८०१	तेह्रथुम	आठराई गाउँपालिका	१५५५	६७३४	३६२	८६५१
६३	१०८०२	तेह्रथुम	फेदाप गाउँपालिका	१५५५	५७८९	४३५	७७७९
६४	१०८०३	तेह्रथुम	मेन्छयायेम गाउँपालिका	१२५०	३३७१	५१९	५१४०
६५	१०८०४	तेह्रथुम	म्याङ्गलुङ्ग नगरपालिका	१५५५	६३५७	३४८	८२६०
६६	१०८०५	तेह्रथुम	लालीगुराँस नगरपालिका	१३३०	५४१२	४६४	७२०६
६७	१०८०६	तेह्रथुम	छथर गाउँपालिका	१५५५	५५१६	४२७	७४९८
६८	१०९०१	पाँचथर	याडवरक गाउँपालिका	१७८०	५८६०	५७१	८२११
६९	१०९०२	पाँचथर	हिलिहाङ्ग गाउँपालिका	१५५५	६७९४	४४४	८७९३

क्र.सं	संकेत नं.	जिल्ला	स्थानीय सरकारको नाम	न्यूनतम	सूत्रमा आधारित	कार्यसम्पादन मुल्याङ्कनमा आधारित	जम्मा
७०	१०९०३	पाँचथर	फालेलुङ्ग गाउँपालिका	१८६०	६४९०	५६१	८९११
७१	१०९०४	पाँचथर	फिदिम नगरपालिका	१७९५	११४६९	३९५	१३६५९
७२	१०९०५	पाँचथर	फाल्गुनन्द गाउँपालिका	१६३५	७०१०	४७२	९११७
७३	१०९०६	पाँचथर	कुम्मायक गाउँपालिका	१५५५	५२११	४९८	७२६४
७४	१०९०७	पाँचथर	तुम्बेवा गाउँपालिका	१५५५	४५९७	४४८	६६००
७५	१०९०८	पाँचथर	मिक्लाजुङ गाउँपालिका	१६३५	७१२९	३७२	९१३६
७६	११००१	इलाम	माई जोगमाई गाउँपालिका	१५५५	६४४१	३६६	८३६२
७७	११००२	इलाम	सन्दकपुर गाउँपालिका	१५५५	५२८१	४५९	७२९५
७८	११००३	इलाम	ईलाम नगरपालिका	१८७५	११६६३	५१८	१४०५६
७९	११००४	इलाम	देउमाई नगरपालिका	१७१५	८६५०	५४१	१०९०६
८०	११००५	इलाम	फाकफोकथुम गाउँपालिका	१५५५	६६७३	४४७	८६७५
८१	११००६	इलाम	माडसेबुङ गाउँपालिका	१५५५	५९२४	४९२	७९७१
८२	११००७	इलाम	चुलाचुली गाउँपालिका	१६३५	६५५७	४६०	८६५२
८३	११००८	इलाम	माई नगरपालिका	१९४०	८४५५	५४१	१०९३६
८४	११००९	इलाम	सूर्योदय नगरपालिका	२१००	१२७५७	६३६	१५४९३
८५	११०१०	इलाम	रोङ गाउँपालिका	१५५५	६०६१	४३६	८०५२
८६	१११०१	झापा	मेचीनगर नगरपालिका	२५१५	२०९२८	३११	२३७५४
८७	१११०२	झापा	बुद्धशान्ति गाउँपालिका	१६५०	१०७२१	४५४	१२८२५
८८	१११०३	झापा	अर्जुनधारा नगरपालिका	२११५	१३४१९	३८०	१५९१४
८९	१११०४	झापा	कन्काई नगरपालिका	१६५०	१०१३०	४१९	१२१९९
९०	१११०५	झापा	शिवसताक्षी नगरपालिका	२०३५	१३९४९	४८२	१६४६६
९१	१११०६	झापा	कमल गाउँपालिका	१८७५	११२४२	४०७	१३५२४
९२	१११०७	झापा	दमक नगरपालिका	२०५०	१५७८५	४३०	१८२६५
९३	१११०८	झापा	गौरादह नगरपालिका	१९५५	१२२१४	४८५	१४६५४
९४	१११०९	झापा	गौरिगञ्ज गाउँपालिका	१७१५	८६५२	२६९	१०६३६
९५	११११०	झापा	झापा गाउँपालिका	१४९०	८८४१	४६७	१०७९८
९६	१११११	झापा	बाह्रदशी गाउँपालिका	१४९०	८८६४	४६७	१०८२१
९७	११११२	झापा	बिर्तामोड नगरपालिका	२१३०	१७१९६	४२६	१९७५२
९८	११११३	झापा	हल्दीबारी गाउँपालिका	१७१५	८१४५	४७६	१०३३६
९९	११११४	झापा	भद्रमपुर नगरपालिका	१८१०	१४५१०	५६४	१६८८४
१००	११११५	झापा	कचनकवल गाउँपालिका	१७९५	९७३४	३६८	११८९७

क्र.सं	संकेत नं.	जिल्ला	स्थानीय सरकारको नाम	न्यूनतम	सूत्रमा आधारित	कार्यसम्पादन मुल्याङ्कनमा आधारित	जम्मा
१०१	११२०१	मोरङ	मिक्लाजुङ्ग गाउँपालिका	१७१५	८२०१	३८९	१०३०५
१०२	११२०२	मोरङ	लेटाङ नगरपालिका	१९४०	८६३८	४५८	११०३६
१०३	११२०३	मोरङ	केराबारी गाउँपालिका	१९४०	८४०५	४२६	१०७७१
१०४	११२०४	मोरङ	सुन्दरहरैँचा नगरपालिका	२४३५	१६४३७	४४२	१९३१४
१०५	११२०५	मोरङ	बेलबारी नगरपालिका	२११५	१४०१९	४०५	१६५३९
१०६	११२०६	मोरङ	कानेपोखरी गाउँपालिका	१५७०	९८७४	३४४	११७८८
१०७	११२०७	मोरङ	पथरी शनिश्चरे नगरपालिका	१८१०	१३५२९	४३३	१५७७२
१०८	११२०८	मोरङ	उर्लाबारी नगरपालिका	१८१०	१२६८०	३८८	१४८७८
१०९	११२०९	मोरङ	रतुवामाई नगरपालिका	१९५५	१२२४५	३७०	१४५७०
११०	११२१०	मोरङ	सुनवर्षी नगरपालिका	१८७५	१११५९	४०१	१३४३५
१११	११२११	मोरङ	रंगेली नगरपालिका	१८७५	११५६०	३४६	१३७८१
११२	११२१२	मोरङ	ग्रामथान गाउँपालिका	१४९०	८७६७	३८०	१०६३७
११३	११२१३	मोरङ	बुढीगंगा गाउँपालिका	१६५०	१०५७९	४३३	१२६६२
११४	११२१४	मोरङ	बिराटनगर महानगरपालिका	२८५०	३२७९६	५८४	३६२३०
११५	११२१५	मोरङ	कटहरी गाउँपालिका	१५७०	९७४९	३८७	११७०६
११६	११२१६	मोरङ	धनपालथान गाउँपालिका	१५७०	९५०३	२६१	११३३४
११७	११२१७	मोरङ	जहदा गाउँपालिका	१५७०	९६८४	३३४	११५८८
११८	११३०१	सुनसरी	धरान उपमहानगरपालिका	२७५५	२४७६५	४४७	२७९६७
११९	११३०२	सुनसरी	बराहक्षेत्र नगरपालिका	२४२०	१५२९८	५३२	१८२५०
१२०	११३०३	सुनसरी	कोशी गाउँपालिका	१५७०	१००५९	३२८	११९५७
१२१	११३०४	सुनसरी	भोक्राहा नरसिंह गाउँपालिका	१५७०	९०९४	३६४	११०२८
१२२	११३०५	सुनसरी	रामधुनी नगरपालिका	१७३०	११६४९	३९०	१३७६९
१२३	११३०६	सुनसरी	ईटहरी उपमहानगरपालिका	२७७०	२४४८१	३१५	२७५६६
१२४	११३०७	सुनसरी	दुहबी नगरपालिका	१७३०	१२४२९	३६०	१४५१९
१२५	११३०८	सुनसरी	गढी गाउँपालिका	१४९०	८७५६	३३५	१०५८१
१२६	११३०९	सुनसरी	इनरुवा नगरपालिका	१८१०	१३७४४	४८८	१६०४२
१२७	११३१०	सुनसरी	हरिनगर गाउँपालिका	१५७०	९५८६	४६०	११६१६
१२८	११३११	सुनसरी	देवानगन्ज गाउँपालिका	१४९०	८७२०	३१८	१०५२८
१२९	११३१२	सुनसरी	बर्जु गाउँपालिका	१४९०	७९७७	३४९	९८१६
१३०	११४०१	उदयपुर	बेलका नगरपालिका	२३२५	९६४५	४३८	१२४०८
१३१	११४०२	उदयपुर	चौदण्डीगढी नगरपालिका	२१००	१०८५१	३६१	१३३१२

क्र.सं	संकेत नं.	जिल्ला	स्थानीय सरकारको नाम	न्यूनतम	सूत्रमा आधारित	कार्यसम्पादन मुल्याङ्कनमा आधारित	जम्मा
१३२	११४०३	उदयपुर	त्रियुगा नगरपालिका	२९५०	१७०१७	४३४	२०४०१
१३३	११४०४	उदयपुर	रौतामाई गाउँपालिका	१८६०	६५४९	५३८	८९४७
१३४	११४०५	उदयपुर	लिम्चुङ्बुङ गाउँपालिका	१४७५	४०१९	४९२	५९८६
१३५	११४०६	उदयपुर	ताप्ली गाउँपालिका	१५५५	४६३४	४८०	६६६९
१३६	११४०७	उदयपुर	कटारी नगरपालिका	२५५०	७३३६	२९०	१०१७६
१३७	११४०८	उदयपुर	उदयपुरगढी गाउँपालिका	१८६०	१२२६१	५०५	१४६२६
<b>जम्मा</b>				<b>२३८८२५</b>	<b>१२०११७५</b>	<b>६००००</b>	<b>१५०००००</b>